

आज मिति २०७७/०३/०८ गते भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.ज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ५४ औं बैठकमा तपशिल बमोजिमका पदाधिकारीहरुको उपस्थिति रही देहाय बमोजिम निर्णय गरियो ।  
उपस्थिति

श्री भरत बहादुर के.सी.....नगर प्रमुख

श्री कमला बस्नेत .....नगर उप प्रमुख

श्री मान बहादुर खड्का.....प्रमुख प्रसासकिय अधिकृत

श्री बिर बहादुर थामी .....वडा अध्यक्ष भी.न.पा. १

श्री विराजमान श्रेष्ठ ..... वडा अध्यक्ष भी.न.पा. २

श्री हरिसरण शिवाकोटी ..... वडा अध्यक्ष भी.न.पा. ३

श्री हरिवंश चौलागाईं ..... वडा अध्यक्ष भी.न.पा. ४

श्री रामचन्द्र बस्नेत ..... वडा अध्यक्ष भी.न.पा. ५

श्री नबिन कुमार लामा ..... वडा अध्यक्ष भी.न.पा. ६

श्री कैलाश कुमार श्रेष्ठ ..... वडा अध्यक्ष भी.न.पा. ७

श्री नकुल के.सी. ....वडा अध्यक्ष भी.न.पा. ८

श्री चित्र बहादुर भुजेल .....वडा अध्यक्ष भी.न.पा. ९

श्री लालकृष्ण थामी ..... कार्यपालिका सदस्य

श्री दिपक धनुके..... .कार्यपालिका सदस्य,

श्री सुमन सुनाम ..... .कार्यपालिका सदस्य,

श्री रुपा शाही भुजेल ..... कार्यपालिका सदस्य,

श्री गौरी थामी ..... कार्यपालिका सदस्य,

श्री मन्जु विश्वकर्मा ..... कार्यपालिका सदस्य,

श्री जमुना श्रेष्ठ ..... कार्यपालिका सदस्य,

श्री किरण वली..... . कार्यपालिका सदस्य,

आमन्त्रित

श्री रामचन्द्र पौडेल ..... उपसचिव शिक्षा

श्री माधव प्रसाद सुबेदी .....प्रशासकीय अधिकृत बैठक ब्यबस्थापक

मिति २०७७/०३/०८  
समय :-११:०० बजे  
स्थान : भीमेश्वर सदन

## ५४ औं कार्यपालिका बैठकका निर्णयहरु

१. आगामी आ.व. ०७७/७८ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने सम्बन्धमा ।
२. आर्थिक विधेयक, २०७७ स्वीकृतिका लागि ७ सातौं नगर सभामा टेबुल गर्ने सम्बन्धमा
३. विनियोजन विधेयक, २०७७ स्वीकृतिका लागि ७ सातौं नगर सभामा टेबुल गर्ने सम्बन्धमा
४. स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान , महिला विकास प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको यस नगरपालिकाको सङ्गठन संरचना O & M प्रतिवेदन २०७७ ,स्वीकृतिका लागि ७ सातौं नगर सभामा टेबुल गर्ने सम्बन्धमा
५. द एशिया फाउन्डेसनको सहयोगमा तयार भएको यस नगरपालिकाको बृहद आवधिक योजनाको अन्तिम प्रतिवेदन २०७७ स्वीकृतिका लागि ७ सातौं नगर सभामा टेबुल गर्ने सम्बन्धमा
६. यस नगरपालिका नगरकार्यपालिकाद्वारा संसोधन गरिएका करका दर तथा आयोजनाहरु अनुमोदनका लागि आगामी ७ औं नगर सभामा पेश गर्ने सम्बन्धमा
७. यस नगरपालिकाको चालु आर्थिक वर्ष ०७६/७७ को संसोधित यथार्थ आयव्यय अनुमोदनका लागि आगामी ७ औं नगर सभामा पेश गर्ने सम्बन्धमा
८. बिबिध

**निर्णय नं. १ :-** यस नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम यहि असार ९ गते दिनको २:०० बजे भीमेश्वर सदनमा र आर्थिक विधेयक २०७७ तथा विनियोजन विधेयक २०७७ असार १० गते बिहान ११ बजे भीमेश्वर सदनमा बस्ने सातौं नगर सभामा पेश गर्ने निर्णय गरियो

**निर्णय नं. २ :-** प्रचलित कानुन बमोजिम यस नगरपालिकाको राजश्व परामर्श समितिको सिफारिसमा तयार पारिएको आर्थिक विधेयक २०७७ स्वीकृत गरी भीमेश्वर नगरपालिकाको सातौं नगर सभामा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. ३ :-** प्रचलित कानुन बमोजिम यस नगरपालिकाको आगामी आ.व. ०७७/७८ को लागि बजेटको कूल सीमा निर्धारण र मार्गदर्शन समितिको निर्णयमा आधारित बजेट तथा कार्यक्रम सिफारिस समितिको सिफारिसमा तयार पारिएको विनियोजन विधेयक २०७७ स्वीकृत गरी भीमेश्वर नगरपालिकाको सातौं नगर सभामा पेश गर्ने निर्णय गरियो

**निर्णय नं. ४ :-** स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल , ललितपुरसंगको साझेदारीमा तयार पारिएको यस नगरपालिकाको "संगठन तथा ब्यबस्थापन सर्वेक्षण अध्ययन प्रतिवेदन २०७६ तथा आन्तरिक श्रोत परिचालन अध्ययन प्रतिवेदन २०७६ " आवश्यक परिमार्जन सहित स्वीकृत गरी प्राथमिकता बमोजिम कार्यान्वयनमा लैजाने निर्णय गरियो ।

**निर्णय नं. ५ :-** द एशिया फाउन्डेसन नेपाल रकमिटेड नेपालको प्राबिधिक सहयोगमा तयार पारिएको यस नगरपालिकाको बृहद आवधिक योजना २०७७/०७८-८१/८२ आवश्यक परिमार्जन सहित स्वीकृत गर्ने र प्राथमिकताक्रम अनुसार कार्यान्वयनमा लैजाने निर्णय गरियो ।

**निर्णय नं. ६ :-** यस नगरपालिकाको चालु आ.व. ७६/७७ मा स्वीकृत बजेट / कार्यक्रमहरु नगर कार्यपालिकाको विभिन्न बैठकबाट संसोधन एवं रकमान्तर गरिएकोमा उक्त संसोधन सम्बन्धी निर्णयहरु अनुमोदनका लागि सातौं नगर सभामा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. ७ :-** भीमेश्वर नगर कार्यपालिकाद्वारा चालु आर्थिक वर्ष ०७६/७७ मा संसोधन / थप गरिएका केहि करका दर अनुमोदनका लागि आगामी ७ औं नगर सभामा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. ८ (क) :-** यस नगरपालिकाको वडा नं. ३ चरिकोट स्थित जिल्ला ब्याडमिन्टन संघसँगको लागत साझेदारीमा निर्माणाधीन ब्याडमिन्टन हलको निर्माण सम्पन्न गर्न हलको वाल र शौचालयका लागि बजेट नपुग हुन आएको छ । त्यसैगरी नगर कार्यपालिकाको कार्यालय भवन अधुरो निर्माण सम्पन्न गर्न ल.ई. स्वीकृत भै शिलबन्दी दरभाउपत्र आव्हान गरी कार्य सम्पन्न भएपनि सम्बन्धित खर्च शीर्षकमा बजेट रहेको छैन ।

यस सन्दर्भमा चालु आर्थिक बर्षमा खोर्धली सामुदायिक वनमा खुल्ला चिडियाखाना निर्माण शिर्षकमा विनियोजित बजेट बन्दाबन्दिको कारण खर्च नभएको हुदा सो बजेटलाई रकमान्तर गरी ब्याडमिन्टन हल निर्माणमा रु १०,००,०००/- (दशलाख) र बाँकि रकमबाट चालुआर्थिक बर्ष ०७६/७७ का अन्य स्वीकृत आयोजनाहरुमा खर्च गर्न रकमान्तर गर्ने निर्णय गरियो

**निर्णय नं. ८ (ख )** यस नगरपालिका वडा नं ५ स्थित बुढाभिमसेन मा.बि. का प्राथमिक शिक्षक ईश्वरी प्रसाद न्यौपानेले मिति २०७७/०३/०१ गतेबाट लागुहुने आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भईसकेको सन्दर्भमा निजले असाधारण बिदा लिएको अवस्थामै (लियन पदमा) सट्टा शिक्षकका रुपमा मिति २०७६/०९/०५ देखि कार्यरत शिक्षिका निशा बस्नेत भीमेश्वर ५, लाई विद्यालय ब्यबस्थापन समितिको मिति २०७७/०३/५ को निर्णय बमोजिम २०७७ चैत्र मसान्त सम्मका लागि गरिएको नियुक्तिलाई अनुमोदन गर्ने निर्णय गरियो ।

**निर्णय नं. ८ (ग )** तिलोत्तमा हिमाली फुड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि तथा सो कम्पनीका अध्यक्ष दोलखा जिल्ला तामाकोशी गा.पा वडा नं. २ बस्ने वर्ष ५४ को रत्न बहादुर कार्कीले भीमेश्वर नगरपालिका समेतलाई विपक्षी बनाई श्री उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा उत्प्रेषणयुक्त परमादेश रिट नं. ०७६- WO- ०७४०को सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७/०३/०४ मा प्राप्त आदेश बमोजिम बाटोको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पठाउनु पर्नेमा यस नगरपालिकाको तर्फबाट लिखित जवाफ पेश गर्न भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा वरिष्ठ कार्यक्रम अधिकृत वर्ष ५० का नारायण प्रसाद सेढाईलाई सम्मानित उच्च अदालत पाटनमा उक्त मुद्दाको लिखित जवाफ पेश गर्नको लागि अख्तियारी दिई पठाउने निर्णय गरियो

**निर्णय नं. ८ (घ ) :-** नगर प्रमुखको तोक आदेशमा कार्यान्वयन भएका देहाए बमोजिमका योजना तथा कार्यक्रमहरु जनतासंग मेयर कार्यक्रम तथा अन्य स्वीकृत शिर्षकबाट भुक्तानी भएकोमा अनुमोदन गर्ने निर्णय गरियो ।

क्र.स.	योजनाको नाम	वडा नं.	स्वीकृत रु	बजेट शिर्षक	जम्मा ल.ई.रु
१	गोठथला- तोरीडांडा खानेपानी मर्मत	१	१,५०,०००/-	एकघर एकधारा	१,८७२१८.०५
२	प्राथमिक स्वास्थ्य केन्द्र निर्माण सुधार	३	५,५०,०००/-	प्रा.स्वा. स्तरोन्नति	
३	बाहुनकाटेडाँडा खेल मैदान	९	१५०,०००/-	एक वडा एक खेलमैदान	

**निर्णय नं. ८ (ङ) :-** यस नगरपालिकाको आ.ब.०७६/७७ मा बजेट बिनियोजन गर्दा कुल बजेटमा घाटा बजेट रहेको र यस वर्ष कोभिड-१९, माहामारी, बाढी, पहिरो समेतका कारण विपद ब्यबस्थापन शिर्षकमा विनियोजित रकम नपुग हुने

भएकोले लगानी मैत्री नगर निर्माण शिर्षकमा विनियोजित रकमबाट रु १०,००,०००/- (दशलाख ) विपद ब्यबस्थापन शिर्षकमा रकमान्तर गर्ने निर्णय गरियो ।

**निर्णय नं.८(च ) :-** यस नगरपालिकाको आ.ब.०७६/७७ मा बजेट विनियोजन गर्दा कुल बजेटमा घाटा बजेट रहेकोले स्वीकृत बार्षिक कार्यक्रम अनुसार समझौता भई खर्च हुन नसकेको रकमबाट स्वीकृत अन्य योजनामा खर्च गर्ने निर्णय गरियो ।

**निर्णय नं.८(छ ) :-** नेपाल सरकारद्वारा कोभिड-१९, सक्रमण नियन्त्रण प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न जोखिम भत्ता उपलब्ध गराउनु पर्ने भएको छ ।

कोभिड-१९, जोखिमयुक्त कार्यमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता ब्यबस्थापन आदेश २०७७ मा उक्त भत्ताको ब्यबस्थापन स्थानीय तहले गर्नुपर्ने लगायत जोखिमको प्रकृति हेरी १००% देखि ५०% सम्म जोखिम भत्ता उपलब्ध गराउने ब्यबस्था रहेको छ ।

यस नगरपालिका क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता उपलब्ध गराउन कोभिड-१९ महामारी संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा विनियोजित भएको रकम जोखिम ब्यबस्थापनका अन्य क्षेत्रमा खर्च भइ बजेट न्यून भएकोले चालु आ.व.मा नेपाल सरकारबाट स्वास्थ्यकर्मीको तलब भत्ता शीर्षकमा विनियोजित रकमबाट तलब भत्ता भुक्तानी गरी बाँकी हुन आउने रकम मध्यबाट मुख्य जोखिम र कम जोखिममा रहेका स्वास्थ्यकर्मीहरुलाई दुई बर्गमा विभाजन गरी संक्रमण अवधिको ३ महिनाका लागि क्रमशः ५०% र १५% कोरोना जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

**निर्णय नं. ८ (ज) :-** यस नगरपालिकाको चालु आ.व. ७६/७७ मा स्वीकृत बजेट / कार्यक्रमहरु कोभिड १९ लगायत बिभिन्न कारणले कार्यान्वयन गर्न कठिनाई परेका योजना / कार्यक्रमहरु रकमान्तर तथा योजना संसोधन गरी कार्यान्वयन गर्नु परेकोले तपशिल बमोजिम रकमान्तर / योजना संसोधन गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

#### तपशिल

क्र.स.	विनियोजित शीर्षक	रकम रु	क्र.स.	संसोधित बजेट शीर्षक	रकम रु
१	कर्मचारी पारिश्रमिक	१८,००,०००/-	१.१	पदाधिकारी पारिश्रमिक	१२,००,०००/-
			१.२	सवारीसाधन मर्मत	६,००,०००/-
२	शहरी सडक निर्माण लागत साझेदारी	४२,००,०००/-	२	भवन तथा अन्य पूर्वाधार निर्माण	४२,००,०००/-
३	अन्य पूर्वाधार निर्माण	३४,७५,४६२/-	३	नेपाल सडक बोर्ड गत आ.व. को भुक्तानी	३४,७५,४६२/-
४	चरिकोट अस्पताल भौतिक सुधार	९,००,०००/-	४	जनतासंग मेयर कार्यक्रम (भौतिक पूर्वाधार )	९,००,०००/-
५	पारिश्रमिक कर्मचारी	३०,००,०००/-	५.१	सवारीसाधन मर्मत	१०,००,०००/-
			५.२	मसलन्द तथा कार्यालय सामाग्री	१०,००,०००/-

			५.३	पत्रपत्रिका,छपाई तथा सुचाना काशन	१०,००,०००/-
६.१	तार्थली थापागाउँ पैदल मार्ग	२,००,०००/-	६.१	पशुपति मन्दिर पुरानो	२,००,०००/-
६.२	शंखधर साख्वा चोक ब्यबस्थापन	३,००,०००/-	६.२	बजार धार्मिक मार्ग बासझाग-थापा गाउँ सडक-भाले पुजागर्ने सडक	३,००,०००/-
७.१	ढाका बुनाई तालिम	३,००,०००/-	७	पिपलबोट बहुउद्येश्य भवन	४,५०,०००/-
७.२	स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर	१,५०,०००/-			
८.१	शिक्षक तथा विद्यार्थी क्षमता विकास कार्यक्रम	३,००,०००/-	८.१	टाँपु झोलुङ्गे पुल मर्मत अनुदान	१,५०,०००/-
			८.२	सेतीदेवी प्रा.बि.अनुदान	१,००,०००/-
८.२	सुर्के मा.ब. भण्डारे खेलमैदान निर्माण	५०,०००/-	८.३	शिव मन्दिरमर्मत चित्रे	१,००,०००/-
८.३	बुद्ध प्रा. वि. झाक्रेचौर फर्निचर ब्यबस्थापन	२,००,०००/-	८.४	सुर्के मा.व. खेलमैदान खरी ढुङ्गा	३,५०,०००/-
			८.५	सुर्के मा.व. खेलमैदान खरी ढुङ्गा खेलकुद	१,००,०००/-
८.४	अईताबारे पैदल मार्ग	२,५०,०००/-			
९.१	तामाङ जातिको मातृभाषा	५०,०००/-	९	कालिन्चोक बालविकास भवनको खोल्सी नियन्त्रण	३,५०,०००/-
९.२	सिटिम्याप सहितको सुचना बोर्ड	१,५०,०००/-			
९.३	सुधारिएको चुलो कार्यक्रम	१,००,०००/-			
९.४	पर्यटन प्रबर्धन कार्यक्रम	५०,०००/-			
१०	चिडियाखाना	३०,००,०००/-	१०	वडा कार्यालय भवन निर्माण	३०,००,०००/-
११	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१८,००,०००/-	११.१	मसलन्द तथा कार्यालय सामाग्री	८,००,०००/-
			११.२	आन्तरिक ऋणको ब्याज	१,५०,०००/-
			११.३	पानि तथा बिजुली महशुल	३,००,०००/-
			११.४	बिबिध खर्च	२,००,०००/-

			११.५	पत्रपत्रिका छपाई र प्रकाशन	२,००,०००/-
			११.६	ईन्धन कार्यालय प्रयोजन	१,५०,०००/-
१२	महिला बालबालिका कार्यक्रम	५०,०००/-	१२	लट्टेश्वर मन्दिर मर्मत	५०,०००/-
१३.१	मानव सम्साधान विकास कार्यक्रम	२,००,०००/-	१३.१	चेतनशिल- कृष्णहरे सडक मर्मत	३,५०,०००/-
१३.२	पिप्ले-ज्यामिरे सडक नयाँ ट्रयाक निर्माण	५,००,०००/-	१३.२	डवली गल्लि माथि सडक स्तरोन्नति	१,५०,०००/-
			१३.३	खानेपानी मर्मत तथा पाईप खरिद वडा सबै	२,००,०००/-
१४	नगर बस संचालन साझेदारी कार्यक्रम	४०,००,०००/-	१४	कोरोना उपचार नियन्त्रण तथा रोकथाम कार्यक्रम	४०,००,०००/-
१५.१	नेवारी भाषा संस्कृति प्रबर्धन	२,००,०००/-	१५.१	नारायण देउ मन्दिर घाट निर्माण	२,००,०००/-
१५.२	जनप्रतिनिधि नेतृत्व विकास	२,००,०००/-			
१५.३	वालपेटिंग (सास्कृतिक )	२,००,०००/-	१५.३	साँस्कृतिक पुरातत्व सम्पदा संरक्षण	४,००,०००/-
१५.४	कुसुले बाजा संरक्षण	२,००,०००/-			
१६.१	शिक्षक अवलोकन भ्रमण	३,००,०००/-	१६	स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण पुस्तिका	८,००,०००/-
१६.२	अंग्रेजी माध्यम शिक्षक सहयोग कार्यक्रम	५,००,०००/-			
१७.१	सिलाई कटाई तालिम	१,७०,०००/-	१७	स्वास्थ्य चौकी वडा कार्यालय भवन निर्माणस्थल सडक निर्माण	१०,७०,०००/-
१७.२	हिले भागे लामाटोल सिचाई	६,००,०००/-			
१७.३	मिजारटोल साना सिचाई	३,००,०००/-			
१८	जम्मा रु	२७६९५,४६२/-			२,७६,९५,४६२/-

**निर्णय नं. ८ (झ) :-** यस नगरपालिकाको वडा नं. ७ भुल्भुलेमा औद्योगिक ग्राम पूर्वाधार निर्माण गर्न आ.व. ०७६/७७ का लागि संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट २०७६ पौष २९ रु ९९,००,०००/- (उनान्सय लाख) बजेट निकासी भएको थियो । मन्त्रालयसंगको सम्झौता बमोजिम नगरपालिकाको आफ्नै श्रोतबाट करिब तीन महिना भित्र DPR तयार गरी कार्यान्वयनमा लैजानुपर्ने भएकोले सो DPR तयार गरी पूर्वाधार निर्माण उपभोक्ता समितिसंग २०७७/०२/२९ मा सम्झौता गरिएकोमा बन्दाबन्दिको कारण निर्माण सामग्री ढुवानीमा कठिनाई भएको र आयोजना

स्थलमा पानीको मूल निस्केको कारणले कार्य सम्पन्न हुने देखिएन । मन्त्रालयसंगको परामर्श अनुसार उक्त बजेट फ्रिज नहुने गरी काम गर्नुपर्ने भएको हुँदा हाल असार महिना भित्र सम्पन्न हुने कार्यको मुल्यांकन गरी अन्तिम भुक्तानी दिने र सम्झौता रद्द गर्ने । बाँकी बजेट आगामी आ.व.मा स्थानान्तरण गरेर सम्भावित थप बजेट अनुमान सहित नयाँ आयोजनाको रुपमा अघि बढाउने निर्णय गरियो ।

निर्णय नं. ८ (ञ) :- यस आ.व. २०७६/७७ का लागि प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम बागमती प्रदेशबाट दोश्रो चौमासिकको अन्त्यतिर " खुला चिडियाखाना गेट तथा पर्खाल निर्माण " का लागि रु ५०,००,०००/- (पचास लाख ) प्राप्त भएको थियो । स्थलगत प्राबिधिक सर्भेक्षण, उपभोक्ता समिति गठन लगायतका कार्य सम्पन्न हुँदा बन्दाबन्दी लागु भई निर्माण सामाग्री अभाव भयो । उक्त परियोजना स्थानीय प्राथमिकता र DPR बमोजिम " चिडियाखानाको पहुच मार्ग "निर्माण गर्ने गरी संसोधन भएर मिति २०७७/०२/०८ मा उपभोक्ता समितिसंग सम्झौता भई पहुँचमार्ग विस्तार गर्ने, ह्युम पाईप बिछ्याउने जस्ता कार्य संचालन भएपनि बर्षाका कारण असार महिनामा ढुङ्गा, गिट्टी आदि ढुवानी गर्न नसकिदा बाटो सोलिंग ग्राभेल जस्ता कार्य बाँकी रहेको छ । प्रदेश पूर्वाधार साझेदार कार्यक्रमको बजेट फ्रिज हुन सक्ने विषयलाई ध्यानमा राखी हालसम्म सम्पन्न कामको मुल्यांकन बराबर भुक्तानी छोड्ने र बाँकी रकम उपभोक्ता समितिको नाममा रहेको बैंक खातामा रोक्का राख्न लेखि पठाउने ।

उपभोक्ता समितिलाई २०७७ भाद्र मसान्तसम्म योजनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी म्याद थप गर्ने र निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।

निर्णय नं. ८ (ट) यस आ.व.२०७६/७७ का लागि संघीय शसर्त कार्यक्रम अन्तर्गत क्षमावती मा.बि., भी.न..पा. -१ को नमूना बिद्यालय पूर्वाधार निर्माण अनुदान रु १,५०,००,०००/- ( एक करोड पचास लाख )प्राप्त भएकोमा बिद्यालयको गुरुयोजना /बिस्तृत परियोजना प्रतिवेदन र महामारी संक्रमण नियन्त्रणको बन्दाबन्दी समेतले ठेक्का ब्यबस्थापन हुन सकेन, उक्त बजेट फ्रिज पठाउदा नमूना विद्यालयको भौतिक पूर्वाधार अधुरो रहने विषयलाई ध्यानमा राख्दै उक्त बजेट विद्यालयको खातामा पठाई खर्च गर्न नपाउने गरी रोक्का गर्न लेखि पठाउने र आगामी आ.बा. २०७७/७८ मा उच्च प्राथमिकता दिई कार्यान्वयनमा लैजाने निर्णय गरियो ।

